

नीति नम्बर	नीतिको शीर्षक	लागू हुने मिति
7217.2	बिलिङ र सङ्कलन नीति - अस्पतालमा आधारित चिकित्सा हेरचाह	09/30/2023
नीतिको प्रकार	क्षेत्र	लागू हुने ठाउँ
वित्त	बिरामी वित्तीय सेवाहरू	सबै अस्पतालहरू

उद्देश्य:

एउटा गैर-लाभकारी परोपकारी संगठनको रूपमा हाम्रो विरासत र मिशनलाई ध्यानमा राख्दै हामी ती सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं जुन हाम्रो समुदायको आवश्यकताहरूलाई प्रतिक्रिया दिन्छ र हाम्रो विश्वास विरासतको सम्मान गर्दछ, Norton Healthcare को अस्पताल सुविधाहरूले आकस्मिक वा अन्य चिकित्सकीय रूपमा आवश्यक हेरचाह प्रदान गर्दछ हाम्रा सबै बिरामीहरूलाई, बीमा नगरिएका वा कम बीमित बिरामीहरू सहित त्यो हेरचाहको सबै वा भागको लागि भुक्तान गर्ने क्षमताको परवाह नगरी।

यो बिलिङ र सङ्कलन नीति ("Billing and Collections Policy, BCP") हाम्रो संगठनात्मक मूल्यहरू प्रतिबिम्बित गर्ने उद्देश्यले हो र I.R.C. (संशोधित रूपमा 1986 को आन्तरिक राजस्व संहिता) §501(r) -अनुपालन बिलिङ र सङ्कलन नीति सिर्जना गरिएको छ र यो सुनिश्चित गर्न प्रयोग गरिएको छ कि कुनै पनि असाधारण संग्रह कार्य ("extraordinary collection action, ECA") कुनै पनि अस्पतालको बिरामी (कुनै पनि अन्य व्यक्ति सहित जसले बिरामीको बिलको लागि जिम्मेवारी स्वीकार गर्दछ वा स्वीकार गर्न आवश्यक छ) उचित प्रयासहरू भन्दा पहिले कुनै पनि आकस्मिक वा अन्य चिकित्सकीय रूपमा आवश्यक अस्पताल-आधारित हेरचाहको सम्बन्धमा (परिभाषित रूपमा परिभाषित रूपमा) तल बिरामी Norton Healthcare, Inc. वित्तीय सहायता नीति ("Financial Assistance Policy, FAP") अन्तर्गत सहायताको लागि योग्य छ कि छैन भनेर निर्धारण गर्न बनाइएको छ।

"चिकित्सकीय रूपमा आवश्यक हेरचाह" भन्नाले ती सेवाहरू सम्झनु पर्छ, जुन योग्य व्यक्तिको चिकित्सा आवश्यकताहरूका मूल्यांकनमा आधारित छन्, जुन उचित छन् र बिरामी, रोग, चोटपटक, अशक्तता वा गर्भावस्था सहित अन्य चिकित्सा अवस्थाको पहिचान, निदान, उपचार, सही, उपचार वा रोकथाम गर्न आवश्यक छ र जुन केन्टकीको Medicaid कार्यक्रमद्वारा परिभाषित "चिकित्सा आवश्यकता" को निर्धारणसँग मेल खान्छ। यस्ता सेवाहरू चिकित्सकीय रूपमा उपयुक्त हुनुपर्दछ र राम्रो चिकित्सा अभ्यासको सामान्यतया स्वीकृत मापदण्डहरू भित्र हुनुपर्दछ। यसबाहेक, त्यस्ता सेवाहरू सबैभन्दा उपयुक्त स्थानमा प्रदान गरिनुपर्दछ जहाँ व्यावहारिक उद्देश्यहरूका लागि, तिनीहरू सुरक्षित र प्रभावकारी रूपमा प्रदान गर्न सकिन्छ। चिकित्सा रूपमा आवश्यक हेरचाहले मुख्य रूपमा व्यक्ति, व्यक्तिको हेरचाहकर्ता वा स्वास्थ्य सेवा प्रदायक वा कस्मेटिक कारणहरूका लागि प्रदान गरिएको कुनै पनि हेरचाह समावेश गर्दैन।

"आकस्मिक हेरचाह" भन्नाले परीक्षण र स्थिरीकरण लगायत ती सेवाहरू सम्झनु पर्छ, जुन स्वास्थ्य अवस्थाको उपचार गर्न प्रदान गरिएको छ (1) पर्याप्त गम्भीरताको तीव्र लक्षणहरू (गम्भीर दुखाइ सहित)द्वारा आफूलाई प्रकट गर्दछ, जस्तै कि तत्काल चिकित्सा ध्यानको अनुपस्थिति उचित रूपमा एक विवेकी सामान्य व्यक्तिद्वारा अपेक्षित हुन सक्छ (a) व्यक्तिको स्वास्थ्य (वा) गर्भवती महिलाको सम्बन्धमा, (b) शारीरिक कार्यहरूमा गम्भीर हानि वा (c) कुनै पनि शारीरिक अङ्ग वा अङ्गको गम्भीर अशक्तता, महिला वा तिनको गर्भमा रहेको बच्चाको स्वास्थ्य; वा (2) संकुचन भएको महिलाको सम्बन्धमा, (a) प्रसूति अघि अर्को अस्पतालमा सुरक्षित स्थानान्तरण गर्न अपर्याप्त समय छ वा (b) स्थानान्तरणले महिला वा गर्भमा रहेको बच्चाको स्वास्थ्य वा सुरक्षामा खतरा उत्पन्न गर्न सक्छ।

"असाधारण संग्रह कार्य" वा "ECA" शब्दले संग्रह कार्यहरूलाई बुझाउँछ जुन लागू ट्रेजरी नियमहरू अन्तर्गत असाधारण संग्रह कार्यहरूका रूपमा पहिचान गरिएको छ। उपयुक्त परिस्थितिमा, र वित्तीय सहायता र/वा अन्य आवश्यक चरणहरूका लागि योग्यता निर्धारण गर्न उचित प्रयासपछि, Norton Healthcareले निम्न ECAहरू मध्ये कुनै पनि वा सबैमा संलग्न हुन सक्छ: उपभोक्ता क्रेडिट रिपोर्टिङ एजेन्सीहरू वा क्रेडिट ब्यूरोहरूमा एक जना व्यक्तिको बारेमा प्रतिकूल जानकारी रिपोर्ट गर्दै; वित्तीय सहायता नीति ("financial assistance policy, FAP") अन्तर्गत पहिले प्रदान गरिएको हेरचाहको लागि एक वा एक भन्दा बढी बिलहरू

भुक्तान नगरेका कारण चिकित्सकीय रूपमा आवश्यक हेरचाह प्रदान गर्नु अघि भुक्तानी गर्नु वा अस्वीकार गर्नु वा भुक्तानीको आवश्यकता पर्दछ; वा कानूनी वा न्यायिक प्रक्रियाको आवश्यकता पर्ने कार्यहरू गर्ने, जसमा मुद्दा दायर गर्ने, ज्याला गार्निश गर्ने, ग्रहणाधिकार दायर गर्ने, निर्णय दायर गर्ने, बैंक खाताहरू गार्निश गर्ने, पत्ता लगाउने बिल वा ग्यारेन्टीको गार्निशमेन्ट लागू गर्न नियोक्ताको विरुद्ध गार्निशमेन्ट आदेश खोज्ने जस्ता कार्यहरू समावेश छन्। ट्रेजरी विनियमहरू द्वारा अनुमति दिइएको र अनुरूप हदसम्म, Norton Healthcare ले अन्य संग्रह गतिविधिहरूमा पनि संलग्न हुन सक्छ जुन ECAहरू छैनन्, निम्न सहित: बीजक बिरामीहरू; बिरामीहरूलाई टेलिफोन गर्दै र तिनीहरूका ग्यारेन्टीकर्ताहरू; बिरामीहरू र तिनीहरूका प्रत्याभूतिकर्ताहरूसँग मौखिक रूपमा कुराकानी गर्दै; बिरामीको ऋण, खाताहरू वा संकलन एजेन्सीहरू वा अन्य तेस्रो पक्षहरूलाई दावीहरू संदर्भित वा बिक्री गर्दै; निर्णय, निपटान वा सम्झौताको आयमा दाखिला ग्रहणाधिकार; वा सम्पत्ति वा दिवालियापन कार्यवाहीमा दावी दायर गर्दै।

दायरा:

यो BCP कुनै पनि अस्पताल-आधारित आकस्मिक वा अन्य चिकित्सकीय रूपमा आवश्यक हेरचाहको सम्बन्धमा निम्न स्थानहरूमा त्यस्ता अस्पतालका बिरामीहरूलाई प्रदान गरिएको सबै अस्पतालका बिरामीहरूमा लागू हुन्छ:

Norton Audubon Hospital
Norton Brownsboro Hospital
Norton Hospital
Norton Women's and Children's Hospital¹
Norton Children's Hospital
Norton Children's Medical Center
Norton King's Daughters' Health
Norton Clark Hospital²

Norton Scott Hospital²
Norton Cancer Institute
Norton Cardiovascular Center - Springs
Norton Cardiovascular Center - Dixie
Norton Diagnostic Center - Dupont
Norton Diagnostic Center - Fern Creek
Norton Diagnostic Center - St. Matthews

¹ Norton Children's Hospital - St. Matthews भनेर बिल गर्न सकिन्छ

² यस अस्पताल सुविधाको लागि, यो नीति 30 सेप्टेम्बर, 2023 मा वा पछि प्रदान गरिने सेवाहरूमा मात्र लागू हुनेछ (र जुन यस नीतिको सर्तहरू अन्तर्गत अन्यथा योग्य छन्)।

बिलिड र सङ्कलन नीति:

(A) तर्कसंगत प्रयास। ECAमा संलग्न हुनु अघि, Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू) ले उचित प्रयासहरू गर्नेछन् र Norton Healthcareको बिरामी वित्तीय सेवा विभाग (Financial Services Department) ले यस्तो उचित प्रयासहरू गरिएको पुष्टि गर्नेछ, बिरामी FAP-योग्य छ कि छैन भनेर निर्धारण गर्न, निम्नानुसार:

1. हेरचाहको लागि भुक्तानी प्राप्त गर्न कुनै पनि ECA सुरु गर्नु अघि, तल वर्णन गरिए अनुसार, FAPको बारेमा बिरामीलाई सूचित गर्ने;
2. पहिलो डिस्चार्ज भए पछिको बिलिड स्टेटमेन्टको मितिदेखि कम्तिमा एक सय बीस (120) दिनसम्म (तल प्रदान गरिएको बाहेक) ECAs प्रारम्भ गर्नबाट टाढा रहने; र या त
3. यदि बिरामीले अपूर्ण FAP आवेदन पेश गर्दछ भने, बिरामीलाई FAP आवेदन पूरा गर्न प्रासंगिक जानकारी प्रदान गर्दछ र FAP आवेदन पूरा गर्ने उचित अवसर प्रदान गर्दछ, जुन तल पूर्ण रूपमा वर्णन गरिएको छ; वा
4. बिरामीले पूर्ण FAP आवेदन पेश गर्छ भने, तल पूर्ण रूपमा वर्णन गरिए अनुसार बिरामी FAP-योग्य छ कि छैन भनेर निर्धारण गर्ने र कागजात गर्ने।

(B) सूचना। हेरचाहको एउटा एपिसोडको लागि भुक्तानी प्राप्त गर्न कम्तिमा तीस (30) दिन अघि, Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू)ले:

1. बिरामीलाई एक लिखित सूचना प्रदान गर्नुहोस् जसले योग्य व्यक्तिहरूका लागि वित्तीय सहायता उपलब्ध छ भन्ने सङ्केत गर्दछ, ECAहरू पहिचान गर्दछ जुन Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू) हेरचाहको एपिसोडको लागि भुक्तानी प्राप्त गर्न सुरु गर्न चाहन्छ (कृपया ध्यान दिनुहोस् कि हेरचाहको धेरै एपिसोडहरू अलग-अलग उपचार गरिनेछ) र एक समय सीमा बताउँदछ जुन पछि ती ECAहरू सुरु गर्न सकिन्छ जुन यो लिखित सूचना प्रदान गरिएको मिति पछि तीस (30) दिन भन्दा पहिले छैन;
2. माथि वर्णन गरिएको लिखित सूचनाको साथ, बिरामीलाई FAP को सरल भाषा सारांश प्रदान गर्नु; र
3. FAP को बारेमा बिरामीलाई मौखिक रूपमा सूचित गर्न र FAP आवेदन प्रक्रियाको साथ कसरी सहायता प्राप्त गर्ने भनेर उचित प्रयास गर्नु।

यस नीतिमा वर्णन गरिएको कुनै पनि लिखित सूचना वा संचार, FAPको सरल भाषा सारांश सहित, शायद (a) बिलिड स्टेटमेन्टमा मुद्रित वा अन्य वर्णनात्मक वा व्याख्यात्मक सामग्रीको साथ जबसम्म यो स्पष्ट रूपमा राखिएको छ र स्पष्ट रूपमा पठनीय हुन पर्याप्त आकारको छ; र/वा (b) इलेक्ट्रोनिक रूपमा प्रदान गरिएको (इमेल, आदि) यदि कुनै व्यक्तिले संकेत गर्दछ कि उनले लिखित सूचना वा संचार इलेक्ट्रोनिक रूपमा प्राप्त गर्न रुचाउँछन्।

(C) आवेदन अवधि। तल उल्लेख गरिए अनुसार बाहेक, Norton Healthcare (वा यसका डिजाइनकर्ताहरू)ले बिरामीले पेश गरेको FAP आवेदनलाई कुनै पनि समयमा स्वीकार गर्ने र प्रशोधन गर्नेछन् जुन बिरामीलाई पहिलो मिति हेरचाह उपलब्ध गराइन्छ र बिरामीलाई उपलब्ध गराएको 240 औं दिनमा समाप्त हुन्छ, त्यो बाहेक त्यो हेरचाहको लागि पहिलो डिस्चार्ज भए पछिको बिलिड स्टेटमेन्ट

1. Norton Healthcare (वा यसको डिजाइनकर्ता) ले ECA सुरु गर्ने आफ्नो इरादाको लिखित सूचनामा पछिको मिति बताउँदछ, माथि वर्णन गरिए अनुसार, त्यसपछि आवेदन अवधि यस्तो पछिको मितिसम्म जारी रहनेछ; र

2. Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू) ले अनुमानपूर्वक निर्धारित गरेको छ कि एक जना व्यक्ति FAP अन्तर्गत उपलब्ध सबैभन्दा उदार सहायता भन्दा कमको लागि योग्य छ भने आवेदन अवधि विस्तार गरिनेछ ताकि व्यक्तिलाई अधिक उदार सहायताको लागि आवेदन गर्न यस्तो दृढसंकल्पबाट उचित अवधिको अनुमति दिन सकियोस्।

(D) नभरिएको आवेदन। कुनै बिरामीले आवेदन अवधिको समयमा अपूर्ण FAP आवेदन पेश गर्दछ भने, Norton Healthcare (वा यसको डिजाइनहरू)

1. लागू भएमा, बिरामीको बिरूद्ध कुनै पनि ECA निलम्बन गर्दछ जुन तल वर्णन गरिएको छ;
2. बिरामीलाई लिखित सूचना प्रदान गर्नुहोस् जुन FAP वा FAP आवेदन फारम अन्तर्गत आवश्यक अतिरिक्त जानकारी र/वा कागजातहरू वर्णन गर्दछ र लागू सम्पर्क जानकारी समावेश गर्दछ; र
3. बिरामीलाई अतिरिक्त जानकारी र/वा कागजात प्रदान गर्न उचित समयसीमा अनुमति दिनुहोस्।

(E) भरिएको आवेदन। कुनै बिरामीले आवेदन अवधिको समयमा पूर्ण FAP आवेदन पेश गर्दछ (माथि वर्णन गरिए अनुसार पहिले पेश गरिएको अपूर्ण FAP आवेदन सहित), Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू)

1. लागू भएमा, बिरामीको बिरूद्ध कुनै पनि ECA निलम्बन गर्दछ जुन तल वर्णन गरिएको छ;
2. समयानुकूल रूपमा FAP योग्यताको निर्धारण गर्ने र कागजात गर्ने;
3. योग्यताको निर्धारणको बारेमा लिखित रूपमा बिरामीलाई सूचित गर्ने (यदि लागू भएमा, सहायता जसको लागि बिरामी योग्य छ) र निर्धारणको लागि आधार; र
4. यदि बिरामी FAP-योग्य छ भने,
 - a. निःशुल्क हेरचाहको लागि, बिरामीलाई लिखित सूचना प्रदान गर्नुहोस् कि ऊ निःशुल्क हेरचाहको लागि योग्य छ (Norton Healthcare ले त्यस्तो बिरामीलाई बिलिङ स्टेटमेन्ट प्रदान गर्दैन);
 - b. निःशुल्क हेरचाह बाहेक अन्य सहायताको लागि, बिरामीलाई बिलिङ स्टेटमेन्ट प्रदान गर्नुहोस् जसले FAP-योग्य बिरामीको रूपमा व्यक्तिले तिर्नु पर्ने रकम, Norton Healthcare ले FAP-योग्य बिरामीले तिर्नु पर्ने रकम कसरी निर्धारण गर्दछ, र सामान्यतया हेरचाहको लागि बिल गरिएको रकमहरू बताउँदछ (वा बिरामीले सामान्यतया बिल गरिएको रकमको बारेमा जानकारी कसरी प्राप्त गर्न सक्छ भनेर निर्देशनहरू);
 - c. बिरामीले FAP-योग्य व्यक्तिको रूपमा भुक्तान गर्नको लागि व्यक्तिगत रूपमा जिम्मेवार हुने निर्धारण गरेको रकमभन्दा बढीको हेरचाहको लागि बिरामीले तिरेको \$5.00 भन्दा³ बढी रकम फिर्ता गर्ने; र
 - d. हेरचाहको लागि भुक्तानी प्राप्त गर्न बिरामीको बिरूद्ध लिइएको कुनै पनि ECA उल्टाउन सबै उचित रूपमा उपलब्ध उपायहरू लिनुहोस् (ऋणको बिक्री वा स्थगन वा इन्कार वा प्रदान गर्नु अघि भुक्तानीको आवश्यकता बाहेक, वित्तीय सहायता नीति अन्तर्गत कवर गरिएको हेरचाहको लागि पूर्व गैर-भुक्तानीको कारण चिकित्सकीय रूपमा आवश्यक हेरचाह)।

(F) कुनै आवेदन छैन। कुनै बिरामीले आवेदन अवधिको समयमा कुनै FAP आवेदन पेश गर्दैन भने, Norton Healthcare (वा यसको डिजाइनहरू) ले माथि वर्णन गरिएको सूचना प्रक्रिया पछ्याउनेछ। बिरामीले FAP अन्तर्गत सहायताको लागि आवेदन दिन वा FAPको बारेमा जानकारी प्राप्त गर्न नचाहेको भन्दै बिरामीबाट हस्ताक्षर गरिएको छुटले Norton Healthcare लाई यस नीति अन्तर्गत यसको दायित्वबाट मुक्त गर्दैन।

³ यस्तो फिर्ता पहिले विगतका सेवा(हरू)को लागि कुनै पनि खुला ब्यालेन्स(हरू) मा लागू हुनेछ, यदि लागू हुन्छ।

(G) पूर्व गैर-भुक्तानी। कुनै व्यक्तिले FAP अन्तर्गत कभर गरिएको आकस्मिक वा चिकित्सकीय रूपमा आवश्यक अस्पताल-आधारित हेरचाहको अधिल्लो एपिसोड(हरू)को लागि एक वा बढी बिलहरू भुक्तान गर्न असफल भएको छ भने, त्यसपछि Norton Healthcare ले त्यस्तो व्यक्तिको लागि चिकित्सकीय रूपमा आवश्यक हेरचाह प्रदान गर्नु अघि भुक्तानी स्थगित गर्न, अस्वीकार गर्न वा आवश्यक गर्न सक्छ। किनभने यस्तो कार्य पहिले प्रदान गरिएको हेरचाहको सन्दर्भमा ECA हो, Norton Healthcare, यस्तो हेरचाह प्रदान गर्नु अघि स्थगित, अस्वीकार वा भुक्तानीको आवश्यकता अघि,

1. व्यक्तिलाई FAPको सरल भाषा सारांश, FAP आवेदन र लिखित सूचना प्रदान गर्दछ कि वित्तीय सहायता योग्य व्यक्तिहरूका लागि उपलब्ध छ र आवेदनको लागि समय सीमा पहिचान गर्दछ; र
2. FAPको बारेमा व्यक्तिलाई मौखिक रूपमा सूचित गर्न उचित प्रयास गर्नुपर्छ र उनले FAP आवेदन प्रक्रियाको साथ कसरी सहयोग प्राप्त गर्न सक्छन्।

यी चरणहरू पहिले नै हेरचाहको अधिल्लो एपिसोड(हरू)को लागि वित्तीय सहायताको लागि अयोग्य हुन को लागी निर्धारित गरिएको व्यक्तिको लागि आवश्यक छैन वा जसले हेरचाहको अधिल्लो एपिसोड(हरू)को लागि वित्तीय सहायताको लागि आवेदन पेश गर्न असफल भयो।

(H) ECA निलम्बन गर्दै। कुनै बिरामीले आवेदन अवधिको समयमा पूर्ण वा अपूर्ण FAP आवेदन पेश गर्दछ भने, Norton Healthcare (वा यसको डिजाइनकर्ताहरू) ले कुनै पनि पहिले-सुरु गरिएको, ECAहरूमा पूर्ण FAP आवेदनमा आधारित नभएसम्म हेरचाहको लागि भुक्तानी प्राप्त गर्न सुरु गर्दैन

1. वा थप कार्य गर्दैन, यसले निर्धारण गरेको छ कि बिरामी FAP-योग्य छ कि छैन; वा
2. अपूर्ण FAP आवेदनको मामलामा, बिरामीले त्यस्ता अनुरोधहरूका जवाफ दिन दिइएको उचित समयभित्र थप जानकारी र/वा कागजातहरूका लागि अनुरोधहरूका जवाफ दिन असफल भएको छ।

तेस्रो पक्ष सम्झौताहरू:

(A) Norton Healthcare ले बिरामीको ऋणलाई अर्को पक्ष ("तेस्रो पक्ष") मा रेफर गर्न सक्छ र बिरामीको FAP-योग्यता निर्धारण गर्न उचित प्रयास गरेको मानिनेछ यदि यसले तेस्रो पक्षबाट कानुनी रूपमा बाध्यकारी लिखित सम्झौतामा प्रवेश गर्दछ र लागू गर्दछ भने उचित रूपमा यो सुनिश्चित गर्न डिजाइन गरिएको छ कि कुनै ECAहरू हेरचाहको लागि भुक्तानी प्राप्त गर्न लिइँदैन जबसम्म बिरामी हेरचाहको लागि FAP-योग्य छ कि छैन र न्यूनतम मा निर्धारण गर्न उचित प्रयास गरिएको छैन,

1. बिरामीले ऋणको रेफरल पछि FAP आवेदन पेश गरेमा तर आवेदन अवधि समाप्त हुनु अघि, तेस्रो पक्षले ECA लाई निलम्बन गर्ने ECA मा माथि वर्णन गरिए अनुसार हेरचाहको लागि भुक्तानी प्राप्त गर्न निलम्बन गर्नेछ; र
2. बिरामी FAP-योग्य हुन निर्धारित गरिएको छ भने, तेस्रो पक्षले, समयमै,
 - a. लिखित सम्झौतामा निर्दिष्ट प्रक्रियाहरू पालन गर्नेछ जुन सुनिश्चित गर्दछ कि FAP-योग्य बिरामीले भुक्तान गर्दैन, र भुक्तानी गर्न कुनै दायित्व छैन, तेस्रो पक्ष र Norton Healthcare एक साथ बिरामीलाई FAP-योग्य बिरामीको रूपमा हेरचाहको लागि भुक्तान गर्न आवश्यक छ, र
 - b. जहाँ लागू हुन्छ (र यदि तेस्रो पक्षसँग अधिकार छ भने) बिरामीको बिरुद्ध लिइएको कुनै पनि ECAलाई उल्टाउन सबै उचित रूपमा उपलब्ध उपायहरू लिनुहोस् (ऋणको बिक्री वा स्थगन वा अस्वीकार, वा प्रदान गर्नु अघि भुक्तानीको आवश्यकता बाहेक, वित्तीय सहायता नीति अन्तर्गत कवर गरिएको हेरचाहको लागि पूर्व गैर-भुक्तानीको कारण चिकित्सकीय रूपमा आवश्यक हेरचाह); र

3. तेस्रो पक्षले अर्को पक्षलाई ऋण बुझाउँछ वा बेच्छ भने, तेस्रो पक्षले यस खण्डका सबै आवश्यकताहरू सहित त्यो अन्य पक्षबाट लिखित सम्झौता प्राप्त गर्नेछ।

(B) Norton Healthcare ले कानुनी सल्लाहद्वारा पुनरावलोकन र अनुमोदन पछि मात्र कुनै पनि तेस्रो पक्षलाई बिरामी ऋणको बिक्रीको बारेमा विचार गर्ने व्यवस्थामा प्रवेश गर्न सक्दछ र केवल कोड धारा 501(r) र सम्बन्धित ट्रेजरी विनियमहरूद्वारा अनुमति दिए अनुसार, जसमा लिखित सम्झौताको कार्यान्वयन समावेश हुनेछ जुन, कम्तिमा, निम्न तत्वहरू समावेश गर्दछ:

1. खरिदकर्तालाई हेरचाहको लागि भुक्तानी प्राप्त गर्न कुनै पनि ECA मा संलग्न हुन निषेध गरिएको छ;
2. खरिदकर्ताले ऋण बिक्री भएको समयमा संहिता खण्ड 6621(a)(2) अन्तर्गत लागू दर भन्दा बढी ऋणमा ब्याज चार्ज गर्न निषेध गरिएको छ (वा यस्तो अन्य ब्याज दर सूचना वा आन्तरिक राजस्व बुलेटिनमा प्रकाशित अन्य मार्गदर्शन द्वारा निर्धारित);
3. Norton Healthcare वा खरिदकर्ताद्वारा बिरामी वित्तीय सहायताको लागि योग्य छ भन्ने निर्धारणमा Norton Healthcare द्वारा ऋण फिर्ता गर्न योग्य वा सम्झन योग्य छ; र
4. खरिदकर्ताले सम्झौतामा निर्दिष्ट प्रक्रियाहरू पालन गर्न आवश्यक छ जुन सुनिश्चित गर्दछ कि बिरामीले भुक्तानी गर्दैन र भुक्तानी गर्न कुनै दायित्व छैन, खरिदकर्ता र Norton Healthcare एकसाथ वित्तीय सहायता नीति अनुसार भुक्तानीको लागि व्यक्तिगत रूपमा जिम्मेवार छ यदि बिरामी वित्तीय सहायताको लागि योग्य हुन निर्धारित गरिएको छ र ऋण Norton Healthcareद्वारा फिर्ता वा फिर्ता गरिएको छैन।